

बेनी नगर कार्यपालिकाको बैठकका निर्णयहरू (आ.व.२०७९/०८०, बैठक नं ४)

मिति २०७९।०७।०६ गते

- क) बेनी नगरपालिकाको अधिल्लो कार्यपालिका बैठकमा भएका निर्णयहरू कार्यान्वयन अवस्था सम्बन्धमा समिक्षा गरियो। नगरपालिकाबाट भएका खर्चहरू अनुमोदन गर्नुका साथै कार्यपालिकाका निर्णयहरू कार्यान्वयनमा सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने निर्णय गरियो।
- ख) बेनी नगरपालिका अन्तर्गतको व्यवसाय कर उठाउने प्रयोजनका लागि म्याग्दी उद्योग वाणिज्य सङ्घ र बेनी नगरपालिका बीच भएको सम्झौता बमोजिम गठीत सार्वजनिक निजी साझेदारी प्रवर्द्धन समितिले मिति २०७९/०५/०८ गते गरेको देहाय अनुसारका निर्णयहरू अनुमोदन गर्ने निर्णय गरियो।
- क) बेनी नगरपालिकाको व्यवसाय कर असुल उपर गर्ने सम्बन्धमा उद्योग वाणिज्य संघबाट नियुक्त गरिएका बेनपा ६ निवासी श्री वन्जित खत्रीको नियुक्तिलाई अनुमोदन गरी बेनी नगरपालिकाको तर्फबाट अस्थायी परिचयपत्र जारी गर्ने र राजश्व असुल उपर गरिसकेपश्चात प्रमाणपत्रमा दस्तखत गरी छाप लगाउने गरी निजको नामको छाप तयार गर्न अनुमती दिने।
- ख) म्याग्दी उद्योग वाणिज्य संघको प्रस्तावना अनुसार राजश्व, अर्थ, लेखा तथा कर नीति सम्बन्धी तालिम सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी कोषबाट रु २,३६,९०० (अक्षेरूपी दुई लाख छत्तिस हजार नौ सय रुपैयाँ) विनियोजन गर्ने।
- ग) महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि सार्वजनिक निजी साझेदारी समितिको कोषबाट २०७९ को हरितालिका तिजको कार्यक्रमका लागि पचास हजार रुपैयाँ विनियोजन गर्ने।
- घ) साझेदारी निजी साझेदारी प्रवर्द्धन समितिमा वडा नं. ४ र ९ का वडा अध्यक्षहरूलाई सदस्यको रूपमा मनोनित गर्ने।
३. बेनी नगरपालिकाको भाडा निर्धारण तथा राजश्व असुल उपर समितिले मिति २०७९।०५।०८ गते गरेको देहायका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरियो।
- क) यस नगर क्षेत्रभित्रको सार्वजनिक जग्गा तथा बेनी नगर कार्यपालिकाको कार्यालयको स्वामित्वमा रहने गरी निर्माण गरीएको संरचनामा यस आ.व. ०७९/०८० मा भाडामा लिई बस्न चाहने तपसिल बमोजिमका यातायात व्यवसायी तथा अन्य व्यक्तिगत व्यवसायीहरू २०७९।०४।०९ गते देखि लागु हुने गरी बढिमा ९ वर्ष (२०८० असार मसान्त सम्म) को लागि तपसिल बमोजिमको भाडादरमा सम्झौता गरी भाडा असुल गर्ने निर्णय गरियो।



सुरत के.सी.
नगर प्रमुख

तपसिल

क्र. स.	भाडामा बस्नेको विवरण	सटर/हात/टंकी	मासिक भाडादर	स्थान
१	मंगलाकाली यातायात प्रा.लि.	१ सटर	रु १२०००	कालीपुल
२	म्याग्दी कोरोला यातायात प्रा.लि.	१ सटर	रु १५०००	कालीपुल
३	धौलागिरी गण्डकी यातायात प्रा.लि.	टंकी	रु ५०००	कालीपुल कच्ची
४	वेनी यातायात प्रा.लि.	टंकी	रु ५०००	बहुउद्देश्यीय मैदान
५	म्याग्दी यातायात प्रा.लि.	टंकी	रु ५०००	बहुउद्देश्यीय मैदान
६	धौलागिरी गण्डकी यातायात प्रा.लि.	टंकी	रु ५०००	बहुउद्देश्यीय मैदान
७	कालिगण्डकी आयल सप्लायर्स	कि.नं. ७९ को २-८-०-० क्षे.फ. जग्गा	रु २१२५८	कालीपुल
८	खेम बहादुर के.सि.	३५ हात	रु ४०४६३	कालीपुल
९	प्रेम गिरी	१५ हात	रु १९९८१	कालीपुल
१०.	टुक बहादुर लोहार		रु ५०० प्रति हात	गलेश्वर जाने वाटो छेउमा
११	बुद्धिराम सुनार		रु ५०० प्रति हात	गलेश्वर जाने वाटोको छेउमा

ख) वेनी नगरपालिकाको स्वामित्वमा रहेको बहुउद्देश्यीय मैदानमा वेनी न.पा. सँग सम्झौता गरी १ सटर भाडामा लिई बस्दै आएका सन्तोष प्रसाद शाहले हेभी इक्विपमेन्ट मर्मत गर्ने प्रयोजनका लागि खाली जग्गा १२ हात प्रयोग गर्दै आएकोमा निजसँग गरीएको सम्झौताको मिति २०७८/०६/०१ देखि ०७९ असार मसान्त सम्मका लागि हातको रु ४०० का दरले र सो पश्चात एकमुष्ट मासिक रु १०,००० का दरले भाडादर कायम गर्ने ।

ग) बहुउद्देश्यीय खेल मैदानको मञ्चतर्फको अन्तिम दुई कोठा मर्मत गरी ०७९ वैशाखबाट इन्द्र देवी घर्तिले प्रयोग गर्दै आउनु भएको हुँदा उक्त दुई कोठाको भाडादर रु ७००० कायम गर्ने र मर्मत गर्दा लागेको खर्चको प्राविधिक मूल्याङ्कन गराई आउने रकममध्ये नगरपालिकाको तर्फबाट ५० प्रतिशत रकम भाडामा मिलान गर्ने गरी सम्झौता गर्ने ।



सुरत के.सी.
नगर प्रमुख

घ) बेनी नगरपालिकाभित्र देहायका स्थानमा रही व्यवसाय सञ्चालन गर्दै आएका तपसिलका व्यक्तिहरूले उपभोग गरेको जग्गा नगरपालिका मार्फत बाल उद्यान निर्माण गर्ने प्रयोजनका लागि उपयोग गर्नुपर्ने अवस्था देखिएको र उक्त जग्गा खाली गराउनुपर्ने भएकोले निम्नानुसारका व्यक्तिहरूलाई हाल सम्म तिर्न बाँकी बक्यौता नगरपालिकालाई बुझाई ३५ दिन भित्र उक्त जग्गा खाली गर्न पत्राचार गर्ने निर्णय गरियो ।

तपसिल

क्र.स.	वहालमा बस्नेको नाम थर	स्थान
१	विशाल शाह	जिल्ला समन्वय समिति अगाडी
२	विद्यानन्द शाह	जिल्ला समन्वय समिति अगाडी
३	सुरेन्द्र गुप्ता	जिल्ला समन्वय समिति अगाडी
४	दिनेश शाह	न.पा. अगाडी ठेलामा बस्ने

ङ) बेनी नगरपालिकाको अगाडी म्याग्दी खोला पुल नजिक ट्याङ्की राखी व्यवसाय सञ्चालन गर्दै आएका सुनिल वि.क. "ख वर्ग" को अपाङ्गता भएको व्यक्ति रहेको र बेनी नगरपालिकाको अशक्त र असहाय नागरीकहरूलाई संरक्षण एवं प्रोत्साहन गर्ने नीति अनुसार निजसँग हातको रु ६०० कायम गरी भाडा लिइदै आएकोमा निजलाई मानवीय संवेदना समेतका आधारमा केही सहूलियत हुने गरी हालसम्म तिर्नुपर्ने बाँकी बक्यौता एकमुष्ट बुझाएमा वार्षिक रुपमा लिइने जरिवानाबापतको रकम छुट गरी मिति २०७९ श्रावण १ देखि ६ हात जग्गा हातको रु ५०० दरले भाडा कायम गर्ने ।

च) नगरपालिकाको गेट अगाडी सडक छेउमा टंकी व्यवसाय संचालन गर्न दिँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिने र सडक सुरक्षामा समेत असर पर्न सक्ने अवस्था समेतलाई मध्यनजर गरी सो स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका ख वर्गका अपाङ्ग व्यक्ति सुनिल वि.क. बाहेकका अन्य दुईजना क्रमशः धनमाया डगामी र बम बहादुर भण्डारी लाई बहुउद्देश्यीय मैदानको उपयुक्त खाली जग्गामा व्यवस्थापन गर्ने गरी स्थानान्तरणको लागि आवश्यक कार्य गर्ने र उक्त स्थानमा व्यवस्थापन गर्दा जग्गाको मासिक भाडा बापतको दर प्रतिहात रु ६ सय कायम गर्ने निर्णय गरीयो ।

छ) बहुउद्देश्यीय खेल मैदानमा रहेको सटरमा व्यवसाय गर्ने व्यवसायीहरूले मिति २०७९/०४/२० मा उक्त स्थानमा रहेको भवनको अगाडी/पछाडी बाट सटर भित्र पानी पसी सामानहरूमा क्षति पुगेको, छाना जिर्ण भई चुहिने जस्ता विविध समस्या भएकोले सो को व्यवस्थापन गर्नका लागि संयुक्त निवेदन सहित यस कार्यालयमा अनुरोध गरेको हुँदा उक्त भवनको व्यवस्थापन गर्नका लागि आवश्यक व्यवस्था गर्ने ।

ज) बेनी नगरपालिका वडा नं. २ मा व्यवसाय गर्दै आउनु भएका कुल प्रसाद घर्ति मगरलाई मिति २०७२।१०।०३ मा ५ वर्षका लागि अस्थायी टंकी निर्माण गरी बस्न जग्गा भाडामा दिने सम्झौता



गरीएकोमा निजको सम्झौता अवधि समेत सकिए पश्चात पनि आफुखुसी उक्त स्थानमा संरचना थप गर्दै गएको हुँदा निजलाई उक्त जग्गा खाली गर्नका लागि पत्राचार गर्ने ।

झ) मिति २०७९।०३।२९ गते सार्वजनिक जग्गाको सम्झौता, भाडा दर निर्धारण तथा बक्यौता असुली उपसमितिले गरेको कर छुट सम्बन्धी विषय आगामी हिउँदे अधिवेशनबाट पारित गराई कार्यान्वयन गर्न गराउन नगरपालिकालाई अनुरोध गर्ने ।

ञ) बेनी नगरपालिकासँग विना सम्झौता आफुखुसी बस्दै आएका तपसिल बमोजिमका ठेला तथा टंकी व्यवसायीहरूले विगत लामो समय देखि आफ्नो टंकी तथा ठेला यथास्थानमा छोडी न.पा. बुझाउनु पर्ने भाडा वापतको रकम नबुझाएको तथा सम्पर्कमा समेत आएको नदेखिएको यस प्रकारका टङ्कीहरूको दावीका लागि १५ (पन्ध्र) दिने सूचना प्रकाशन गर्ने र उल्लेखित अवधिभित्र कोही कसैबाट दावी नभएमा नगरपालिकाबाट लिलाम प्रक्रिया अगाडी बढाउने ।

तपसिल

क्र.स	दावी गर्नेको नामथर	लिलाम गरिने विवरण	स्थान	कैफियत
१.	रन बहादुर विश्वकर्मा	टंकी	मालपोत कार्यालय अगाडी	
२.	राजु खाँ	२ वटा टंकी	मालपोत कार्यालय अगाडी	
३.	मिना सुनार	ठेला	न.पा. अगाडी	
४.	रत्नकली घर्ति	ठेला	सामुदायीक स्कुल अगाडी	
५.	गोविन्द बानियाँ	ठेला	सामुदायीक स्कुल अगाडी	
६.	सुनिता शाह	जिर्ण ठेला	बहुउद्देशिय खेल मैदान	
७.	अनुर खाँ	जिर्ण टंकी	विरेन्द्रचोक चौतारी नजिक	
७.	श्यामकली पुन	टंकी	न.पा. अगाडी	

ट) मिति २०७९/०३/०९ गतेको सार्वजनिक जग्गा सम्झौता भाडाधर निर्धारण तथा बक्यौता असुली उपसमितिले सार्वजनिक जग्गा तथा नगरपालिकाको स्वामित्वमा रहेको संरचना/जग्गा भाडामा लगाउँदा ६ महिनाको अग्रिम धरौटी राखे भन्ने निर्णय गरिएकोमा हाल करको दायरामा नआउका व्यक्तिलाई दायरामा ल्याउन पहल गर्दा हाल उठिरहेको राजश्व भन्दा कम राजश्व असुल हुने अवस्था समेतलाई मध्यनजर गरी उल्लेखित ६ महिनाको अवधि घटाई ३ महिना कायम गर्न उपयुक्त हुने देखिएकोले सोही बमोजिम कार्यान्वयन गर्न गराउन नगरपालिकालाई सिफारिश गर्ने निर्णय गरियो ।

४. बेनी नगरपालिका वडा नं. २, हाँडेभिरस्थित म्याग्दी नदी माथी हरेको पक्की पुलसँग जोडी संरचना बनाई व्यवसाय गर्दै आएका कुल बहादुर घर्तिले साबिक अर्थुङ्गे गाविससँग ५ वर्षका लागि सम्झौता गरी पुल छेउमा रहेको



सार्वजनिक जग्गा उपयोग गर्ने गरी सम्झौता गरेकोमा हाल उक्त सम्झौताको म्याद समाप्त भईसक्दा समेत निजले सम्झौताको शर्त विपरित नगरपालिकाको अनुमती नलिई मोटरेबल पुलसँगै जोडी संरचना निर्माण गरेको र निजलाई उक्त संरचना निर्माण नगर्न नगराउन पटक पटक पत्राचार गर्दा समेत बेवास्ता गरी सार्वजनिक जग्गा र पुल अतिक्रमण गरेको हुँदा निजलाई अन्तिम पटक संरचना हटाउन पत्राचार गर्ने साथै उक्त स्थानमा बेनी नगरपालिका वडा नं ३ भकिम्ली र बागलुङ जाने बैकल्पिक बसपार्क निर्माण गर्दा सार्वजनिक जग्गाको उचित संरक्षण हुने र अतिक्रमण रोकिने भएकोले उल्लेखित बसपार्कका लागि आवश्यक संरचना निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

५. बेनी नगरपालिका क्षेत्रमा रहेका नदी बगरहरुबाट ढुंगा, गिट्टी तथा वालुवा उत्खनन गर्ने सम्बन्धमा बेनी नगरपालिकाको संक्षिप्त वातावरणीय परीक्षण कार्यविधि, २०७९ बमोजिम गठित प्राविधिक समितिले तयार पारेको कार्यक्षेत्रगत शर्त (Terms of Reference) मिति २०७९/०५/२६ गते स्वीकृत भई अध्ययनका लागि छनौट भएको संस्था PACT Consult Pvt. Ltd. Kathmandu संस्थाका तर्फबाट यस कार्यालयबाट दिइएको सुझाव समेत समावेश गरी पेश भएको IEE प्रतिवेदनलाई अनुमोदन गरी सो अनुसार ढुङ्गा, गिट्टी तथा वालुवा उत्खनन तथा विक्रीका लागि ठेक्का प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

६. बेनी नगरपालिका क्षेत्रमा २०७९ सालको मनसुनजन्य विपद लगायतका कारणबाट अवरुद्ध भएका सडकहरु मर्मत तथा सफाई कार्यमा प्रयोग गरिएको मेशीनरी औजार सम्बन्धी खर्च सम्बन्धमा देहाय बमोजिम गर्ने निर्णय गरियो ।

क. मिति २०७९/०६/०६ गतेसम्म सहाना निर्माण सेवालालाई भुक्तानी गर्न भएको खर्च रकम रु ७९४६३७.०२ (सात लाख चौरानब्बे हजार छ सय सैंतिस रुपैया दुई पैसा) खो खर्चलाई अनुमोदन गर्ने र सो पश्चात प्रयोग भएको मेशीनको भुक्तानी हुन बाँकी रकम प्राविधिक मूल्याङ्कन गरी भुक्तानी गर्ने ।

ख. उल्लेखित मिति पश्चात सहाना निर्माण सेवाबाट तथा सहाना निर्माण सेवासँग सम्झौता गर्नु अगावै बाटो सरसफाईको कार्यमा प्रयोग भएको डोजर तथा ट्र्याक्टरको देहायको अवधिको प्राविधिक मूल्याङ्कन बमोजिमको रकम बेनी नगरपालिका सञ्चित कोषबाट भुक्तानी गर्ने निर्णय गरियो ।

सि. नं	सेवा प्रदायक संस्थाको नाम	जम्मा घन्टा	कैफियत
१	सत्यलक्ष्मी निर्माण तथा इन्जिनियरिङ कम्पनीको तर्फबाट वडा नं ९ स्थित विभिन्न सडकहरु सुचारु गर्न प्रयोग भएको विवरण सहित ९ नं वडा कार्यालयको च.नं ४२४ मिति २०७९/०५/२८ गतेको पत्रानुसार माग भई आएको रकम	२५ घन्टा	सम्झौता भन्दा अगावै
२	सत्यलक्ष्मी निर्माण तथा इन्जिनियरिङ कम्पनीको तर्फबाट वडा नं ६ स्थित विभिन्न सडकहरु सुचारु गर्न प्रयोग भएको विवरण	३० घन्टा	सम्झौता भन्दा अगावै



	सहितको ६ नं वडा कार्यालयको च.नं १९६ मिति २०७९/०५/२९ गतेको पत्रानुसार माग भई आएको रकम		
३	टाकुरा बिल्डर्स प्रालिका तर्फबाट वडा नं २ स्थित बेनी लभ्लीहिल सडक सुचारु गर्न प्रयोग भएको विवरण सहित बेनपा २ वडा कार्यालयको च.नं ४६५ मिति २०७९/०७/२१ गतेको पत्रानुसार माग भई आएको रकम	१८ घन्टा	
४	टाकुरा बिल्डर्स प्रालिका तर्फबाट वडा नं ३ स्थित दुधेखोला भकिम्ली सडक सुचारु गर्न प्रयोग भएको विवरण सहित बेनपा ३ वडा कार्यालयको च.नं ४७० मिति २०७९/०७/१४ गतेको पत्रानुसार माग भई आएको रकम	७३ घन्टा ब्रेकर ४६ घन्टा बकेट	
५	वडा नं १० मा विभिन्न समयमा माटो पन्छाउने कार्यका लागि प्रयोग गरिएको ट्रयाक्टर बापतको भरपाई बमोजिमको रकम भुक्तानी गर्न ४२७ मिति २०७९/०७/१५ को पत्रबाट अनुरोध भई आएको रकम	२४ घन्टा ट्रयाक्टर प्रयोग गरेको	

- ग. मनसुनजन्य विपदका कारण क्षति भएको सडक मर्मतका लागि ठुला मेशीनरी औजार २०७९ असोज १५ गतेसम्म भाडामा लिइएकोमा सो को म्याद सकिएको भएतापनि असोजको १५ देखि पुनः मनसुन देखिई पूर्वाधारमा ठुलो क्षति पुर्याएको र तत्काल बाटो सफा गर्नका लागि अन्य प्रकृया अवलम्बन गर्न सकिने अवस्था विद्यमान नरहेकोले सहाना निर्माण सेवासँग गरिएको सम्झौताको म्याद २०७९ कार्तिक ५ गते सम्म थप गर्ने तथा असोज मसान्तसम्म सम्झौता अनुसार स्काभेटर सञ्चालन गरी पेश भएको भरपाई अनुसारको रकम भुक्तानी गर्ने निर्णय गरियो ।
- घ. चालु आ.व. २०७९/०८० का लागि आकषमिक सडक मर्मत शीर्षकमा विनियोजन भएको रकम रु २८ लाखबाट मनसुनजन्य विपद व्यवस्थापन कार्यमा भएको खर्च भुक्तानी गर्न पुग्ने नदेखिएकोले नपुग रकम नगरपालिकाको कोषबाट विनियोजन गरी खर्च लेख्ने निर्णय गरियो
७. बेनी नगरपालिकाको वडा नं. ७ र ८ मा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद कार्यक्रममा आवश्यक व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने सहमती भए अनुसार रु २,००,००० (अक्षरुपी दुई लाख रुपैयाँ) सहयोग गर्ने निर्णय गरियो ।
८. नेपाल सरकारबाट विगतका वर्षहरूमा कार्यान्वयनमा आएको आलु पकेट विकास कार्यक्रम आर्थिक वर्ष २०७९/८० मा सशर्त कार्यक्रम अन्तर्गत बेनी नगरपालिकामा सुन्तला पकेट विकास कार्यक्रम निरन्तरताका नाममा प्राप्त हुन आएकोमा बेनी नगरपालिकामा गत आर्थिक वर्ष देखि नै सुन्तला पकेट विकास कार्यक्रम नभई आलु पकेट विकास कार्यक्रम मात्र सञ्चालन भएको हुँदा सशर्त तर्फको सुन्तला पकेट निरन्तरता कार्यक्रमको



शीर्षकलाई आलु पकेट विकास कार्यक्रमका रूपमा परिवर्तन गरी बेनी नगरपालिकाका वडा नं. ३, ९ र १० मा निरन्तरता गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

९. बेनी नगरपालिकामा सञ्चालन भएका देहायका योजनाहरु मनसुनका कारण समयमा सम्पन्न हुन नसकी म्याद थपका लागि अनुरोध गरी आएकोले सो सम्बन्धमा देहाय बमोजिमको म्याद थप गर्ने निर्णय गरियो ।

क्र.सं.	योजनाको नाम	थप गरिएको म्याद	कैफियत
१	एकीकृत जामुनाखर्क खानेपानी योजना	२ (दुई) महिना मंसिर मसान्तसम्म	
२	खबरा खानेपानी योजना	२ (दुई) महिना मंसिर मसान्तसम्म	
३	गौश्वारा तमाने खानेपानी योजना	२ (दुई) महिना मंसिर मसान्तसम्म	
४	भकिम्ली ठुलोखोला स्टील ट्रस चिनाखेत स्टील ट्रस	३ (तीन) महिना पौष मसान्तसम्म	

१०. बेनी नगर कार्यपालिकाको कार्यालय परिसरमा रहेको “ब्लक घ” को एक तले प्रशासकीय भवन माथि एक तला थपका लागि ठेक्का प्रक्रिया अगाडि बढेको तथा विगतमा विनियोजन भएको रकम अपुग भएकोले अपुग हुन जाने रकम रु ८,००,००० (अक्षरूपी आठ लाख रुपैयाँ) विनियोजन गर्ने निर्णय गरियो ।

११. भूउपयोग ऐन, २०७६ तथा नियमावली २०७७ बमोजिम प्रत्येक स्थानीय तहले भूउपयोग ऐन, २०७६ को दफा ४ बमोजिम वडाको भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा विभिन्न दशवटा भूउपयोग क्षेत्रमा वर्गीकरण गर्नुपर्ने भन्ने व्यवस्था रहेकोमा यस नगरपालिकामा नक्शा र भूमिको वर्गीकरणका विषयमा दक्षता भएको जनशक्तिको उपलब्धता नभएको र हाल निर्वाचन आचारसंहिताका कारण कर्मचारी भर्ना गर्न नपाइने भएकोले सो सम्बन्धी ज्ञान भएको १ जना जनशक्तिको सेवालालाई दैनिक डोर हाजिरीमा लिई आवश्यक कार्य गर्न गराउन प्रकृया अघि बढाउने निर्णय गरियो ।

१२. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं १५५ मिति २०७९/०६/२४ को पत्रानुसार स्थानीय स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी निर्वाचन आयोगको पत्र र मतदाता शिक्षा कार्यक्रम निर्देशिका बमोजिम स्थानीयस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यकता अनुसार समितिको बैठक र अभिमुखीकरण एवं समुदायस्तरमा घरदैलो कार्यक्रम गर्ने प्रयोजनार्थ बेनी नगरपालिकाको कोषबाट व्यहोर्ने गरी रु २ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरियो ।

१३. बेनी नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुबाट उठ्ने गरेको फोहरमैलाको उचित व्यवस्थापन गर्नुका साथै बढी फोहरमैला हुने बजार क्षेत्रबाट फोहर संकलन गर्ने कार्यलाई सुचारु गर्न असोज महिनादेखि बेनी नगरपालिका वडा नं ४ सिङ्गा तथा तातोपानी बजारमा समेत सम्भव भएसम्म हप्ताको कम्तिमा २ दिन फोहरमैला संकलन गर्ने गरी




आवश्यक व्यवस्थापन गर्ने र फोहरमैला शुल्क प्रतिघर मासिक ५० रुपैया (प्रतितला थप ५० रुपैया) का दरले वडा मार्फत नै संकलन गर्ने गरी आवश्यक व्यवस्थापन गर्ने ।

१४. बेनी नगरपालिकाको एघारौं नगरसभाको निर्णय बमोजिम यस नगरपालिकामा विज्ञापन कर संकलन गर्ने प्रयोजनका लागि न्यूनतम अङ्क रु २ लाख कायम गरी मिति २०७९/०४/१३ गते पहिलो पटक र मिति २०७९/०६/०६ गते पुनः दोश्रोपटक सूचना प्रकाशन गरिएकोमा कुनै पनि प्रस्ताव पर्न नआएकोले विज्ञापन कर संकलन गर्न इच्छुक व्यक्ति वा संस्थासँग सोझै सम्झौता गरी कर संकलनको कार्य अघि बढाउने निर्णय गरियो ।

१५. बेनी नगरपालिकाको एघारौं नगरसभाबाट पूर्वाधार विकास तर्फ छनौट भएको कभडहल लाइट व्यवस्थापन बेनी शीर्षकमा रु ३ लाख विनियोजन गरिएकोमा प्रदेश सरकारबाट बत्ती सम्बन्धी सम्पूर्ण काम भैसकेकोले कभर्ड हलको अन्य व्यवस्थापनका क्षेत्रमा खर्च गर्न मनासिब भएको र नवौं राष्ट्रिय खेलकुद गराउने प्रयोजनका लागि उक्त मर्मत व्यवस्थापनको कार्य तत्काल गर्नुपर्ने भएकोले शीर्षक परिवर्तन सम्बन्धमा वडा नं ८ को वडा समितिबाट निर्णय भई आएपश्चात आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी शीर्षक परिवर्तन गरी कार्यान्वयन गर्ने गराउने निर्णय गरियो ।




सुरत के.सी.
नगर प्रमुख